

एथर नेपालद्वारा सुर्खेतमा १६औँ एक्सपिरियन्स सेन्टर सञ्चालन कर्णालीमा विद्युतीय मोबिलिटीको विस्तार



अभियान संवाददाता
काठमाडौं

नेपालमा एथर ब्राण्डका विद्युतीय स्कुटरको आधिकारिक विक्रेता बैच इनर्जी प्राइभेट लिमिटेडले सुर्खेतको बीरेन्द्रनगर-१२ स्थित एअरपोर्ट चोकमा आफ्नो १६औँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ । असोज ५ देखि सञ्चालनमा आएको यस नयाँ सेन्टरमार्फत सुर्खेत तथा समग्र कर्णाली क्षेत्रका ग्राहकहरूलाई एथरका अत्याधुनिक प्रविधियुक्त विद्युतीय स्कुटर, प्रविधि प्रदर्शनी (प्रोडक्ट डेमोन्स्ट्रेशन) तथा टेस्ट राइडको सुविधा सहज रूपमा उपलब्ध हुनेछ ।
नयाँ एक्सपिरियन्स सेन्टरमा ग्राहकहरूले एथरका मुख्य मोडलहरू एथर ४५० सिरिज र एथर रिज्ता सिरिज प्रत्यक्ष हेर्न तथा अनुभव गर्न सक्नेछन् । उच्च कार्यक्षमता र अत्याधुनिक प्रविधिलाई प्राथमिकता दिइएको एथर ४५० सिरिजमा राईडिङ अनुभवलाई सहज बनाउन म्याजिक टि्वस्ट, इफिफाइट क्रुज र भ्वाइस इन्टरयाक्सन जस्ता आधुनिक फिचरहरू समावेश गरिएका छन् । यसमा रहेको म्याजिक टि्वस्टले एक्सिलेटर प्रिपको मोडाइवाटै सवारीको गति नियन्त्रण गरी बारम्बार ब्रेक थिच्नुपर्ने बाध्दता घटाउँछ भने इफिफाइट क्रुजले लामो दूरीको यात्रामा निर्धारित गति कायम राख्न मद्दत गर्दछ । साथै, आधुनिक पारिवारिक आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको एथर रिज्तामा लामो सिट, उच्च आराम र दैनिक

व्यवहारिक प्रयोगका लागि पर्याप्त सुविधाहरू रहेका छन् ।

प्रमुख शहरहरू बाहिर पनि विद्युतीय सवारीको पहुँच बढाउँदै लगेको एथर नेपालले ग्राहकको सहजताका लागि सर्भिस तथा चार्जिङ नेटवर्क थप बलियो बनाएको छ । कम्पनीको एट-सेभेन्टी ब्याट्री वारेन्टी योजना अन्तर्गत ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी कभरेज उपलब्ध गराइएको छ भने वारेन्टी अवधिभित्र ब्याट्रीको कार्यक्षमता ७० प्रतिशतभन्दा तल झरेमा ब्याट्री फेरिने सुविधा समेत रहेको छ । हाल देशभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ पोइन्टहरू सञ्चालनमा रहेकाले यात्रा गर्न सक्नेछन् ।

सुर्खेतमा नयाँ सेन्टर सञ्चालनको अवसरमा एथर नेपालले यही असोज ११ सम्मका लागि विशेष ओपनिङ रिस्म सार्वजनिक गरेको छ । यस सीमित अवधिभित्र एथर स्कुटर खरीद गर्ने ग्राहकहरूले नगद खरीदमा एट-सेभेन्टी ब्याट्री वारेन्टी, फाइनान्सिङमा शून्य प्रतिशत व्याजदर सुविधा, अथवा एक्सचेन्जमा पुरानो सवारी साधन साट्दा थप रू. ८ हजारको अतिरिक्त भ्यावएसममध्ये आफ्नो आवश्यकता अनुसार एक योजना छनोट गर्न सक्नेछन् । नेपालभर प्रविधिमैत्री र बातावरणमैत्री विद्युतीय मोबिलिटीलाई प्रवर्द्धन गर्दै आएको बैच इनर्जीले सुर्खेतमा सेन्टर विस्तार भएसँगै कर्णाली प्रदेशमा एथरको पहुँच र ओनरसिप सपोर्ट थप सुदृढ हुने विश्वास लिएको छ ।

बाढीपीडितका लागि उबरद्वारा ५० लाख रुपैयाँ सहयोगको घोषणा

काठमाडौं (अस) । बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना कार्यका लागि उबरले नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

उबरका अनुसार उक्त रकम बाढी प्रभावितका लागि आपत्कालीन सामग्री, अस्थायी आवास तथा पुनरुत्थानका काममा प्रयोग गरिनेछ । नेपाल रेडक्रस सोसाइटीले आफ्नो विपद् व्यवस्थापन सञ्जालमार्फत आवश्यकताका आधारमा प्रभावित समुदायमा सहयोग पुऱ्याउनेछ । उबरले आफ्नो प्लेटफर्ममार्फत हुने यात्राबाट पनि बाढी राहतमा योगदान गर्ने जनाएको छ । कम्पनीका अनुसार प्रत्येक उबर बाइक यात्राबाट १० रुपैयाँ र उबर क्याब यात्राबाट २० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरिनेछ । उबरलाई नेपालको रणनीतिक साझेदार 'ट्याक्सीमान्डु' जस्ता फिल्ट साझेदारहरूले पनि देशभरका बाढी राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुऱ्याउनेछन् । यातायात

तथा गतिशीलता सञ्जाललाई राहत कार्यमा परिचालन गर्दै उद्धार तथा पुनर्निर्माण प्रयासमा योगदान गर्ने उबरको भनाइ छ । उबर इन्डिया तथा दक्षिण एसियाकी इन्टरनेसनल मार्केट्स प्रमुख आकांक्षा सिंहले विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्नु कम्पनीको जिम्मेवारी भएको बताएकी छन् । 'नेपाल यतिबेला अत्यन्त कठिन समयबाट गुज्रिरहेको छ र पुनरुत्थानको यो यात्रामा सामूहिक प्रयासको आवश्यकता छ,' उनले भनेकी छन्, 'नेपाल रेडक्रस सोसाइटीसँगको साझेदारीमार्फत महत्त्वपूर्ण राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न हामी प्रतिबद्ध छौं ।'

उबरले आफूले सेवा दिइरहेका समुदायलाई आवश्यकताको समयमा प्रविधि, यातायात सञ्जाल तथा स्रोतसाधनमार्फत सहयोग गर्ने उपाय खोजिरहने जनाएको छ ।



Standard Chartered Bank Nepal Limited

Amendment to the interest rates effective from 17th September 2026

INTEREST RATES (% P.A.)		
FCY FIXED DEPOSITS:*	Bidding	Others
USD (Upto 1 year)	Respective Central Bank Reference Rates -2.00 to +1.00	Respective Central Bank Reference Rates -2.00 to +0.50
GBP (Upto 1 year)		
Other Currencies		
*Rates are indicative Note: All other deposits and lending rates remain unchanged as published on 16 th September 2026		



मिड सोलु हाईड्रोपावर लिमिटेड

Mid Solu Hydropower Limited

रजिष्टार कार्यालय : बागेश्वर-३१, काठमाडौँ, फोन नं. ०१-४५७०५८४
इमेल: midsolu.hydropower@gmail.com वेबसाइट: www.midsoluhydropower.com.np

यस कम्पनीका आधारभुत श्रेयरधनी महानुभावहरूलाई जरुरी सूचना

यस कम्पनीको हाल चुक्ता पूँजी रु.८६,०६,६०,०००/- (छयासी करोड छ लाख साठी हजार मात्र) रहेको र सो पूँजीलाई प्रति शेयर रु.१००/- का दरले ८६,०६,६०० (छयासी लाख छ हजार छ सय) किता शेयर मा विभाजन गरिएको छ ।

नेपाल धितोपत्र बोर्डको मिति २०८३/०५/०९ को चलानी नं. ४९९ को पत्र मार्फत सम्पूर्ण सूचीकृत कम्पनीहरूलाई जारी गरिएको निर्देशन बमोजिम “नेपाल स्टक एक्सचेन्ज लि. मा सूचीकृत भएका कम्पनीहरूको उक्त कम्पनीका कुनै आधारभुत शेयरधनीहरूले (कम्पनी ऐन, २०६३ दफा ५०(१) बमोजिम १ प्रतिशत भन्दा बढी) आफूले धारण गरेको शेयरको ५ (पाँच) प्रतिशत वा सो भन्दा बढी शेयर बिक्री गर्ने भएमा बिक्री गर्न चाहेको शेयर बिक्री गर्नु भन्दा १५ दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी गराई सो सूचना (सूचनाको वैधता तीन महिना अवधि कायम रहनेछ) नेप्से मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउने” भन्ने व्यवस्था रहेकोले यस कम्पनीको हाल कायम तथा भविष्यमा शेयर खरिद माध्यमबाट कायम हुने समेत सम्पूर्ण आधारभुत शेयरधनीहरूलाई आफूले धारण गरेको शेयरको ५ (पाँच) प्रतिशत वा सो भन्दा बढी शेयर बिक्री गर्ने भएमा बिक्री गर्न चाहेको शेयर बिक्री गर्नु भन्दा १५ दिन अगावै यस कम्पनीलाई जानकारी गराई आवश्यक प्रकृया पुऱ्याई मात्र शेयर बिक्री गर्नुहुन सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

सिन्धु विकास बैंक लि.को कर्जा चुक्ता गर्ने बारेको ३५ दिने अत्यन्त जरुरी सार्वजनिक सूचना

(प्रथम पटक प्रकाशित मिति : वि.सं. २०८३/०६/०६ गते आर्थिक अभियान राष्ट्रिय दैनिक)

यस बैंकको तपसिलमा उल्लेखित शाखा कार्यालयहरूबाट तपाईं तपसिलमा उल्लेखित ऋणीहरूले लिनु भएको कर्जा रकमको बैकसँग गर्नु भएको कम्पनीका बमोजिम लिनु बुझाउनु पर्ने साँवा, ब्याज तथा हर्जाना रकमहरू तिर्न बुझाउन/नियमित गर्नको लागि यस बैंकबाट पटक पटक मौखिक तथा लिखित तरताकेता गर्दा समेत तपाईं ऋणीहरु तथा जमानतकर्ताहरूले सोको पूर्ण बेवास्ता गरी कर्जा नियमित गर्नु भएको र बक्यौता रकम चुक्ता फरख्यौट गर्न तर्फ कुनै चासो समेत नदेखाउनु भएकोले यो ३५ (पैंतस) दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । अतः यसै सूचनाद्वारा तपाईं ऋणीबाट कर्जाको सम्पूर्ण बक्यौता साँवा रकम, ब्याज तथा हर्जाना रकम फिर्ता भुक्तानी माग गरिएकोछ । साथै, तपाईंले यस बैंकमा सम्पर्क राखी यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतस) दिन भित्रै कर्जाको सम्पूर्ण बक्यौता रकम चुक्ता भुक्तानी हुने मितिसम्मको ब्याज हर्जाना रकम समेत फरख्यौट गर्न गराउनको लागि सम्बन्धित ऋणी, धितो सुरक्षणधनी तथा जमानतकर्ता समेतलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ । यो सूचना समेतको बेवास्ता गरी उल्लेखित समयावधि भित्र बैंकको सम्पूर्ण रकम चुक्ता फरख्यौट गर्नु भएको खण्डमा तपाईं ऋणीहरूलाई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गराई कर्जाको सुरक्षण वापत धितोमा रहेको सम्पत्तिहरु बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानुन बमोजिम लिलाम बिक्री वा अन्य व्यवस्थाबाट बिक्री गरी बैंकको लेना रकम असुल उपर गरिने व्यहोरा जानकारी गराईन्छ । साथै यस बैंकमा धितो बन्धको रहेको श्रीसम्पत्तिबाट बैंकको सम्पूर्ण लेना रकम असुल उपर नभएको खण्डमा तहाँ ऋणी तथा व्यक्तिगत जमानतकर्ताहरूको श्रीसम्पत्ती जायजथाहरूबाट यस बैंकको बक्यौता कर्जा रकम असुल उपर गर्न अन्य आवश्यक कानुनी प्रकृया गरिने व्यहोरा समेत सम्बद्ध सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै व्यक्तिगत जमानतकर्ताहरूलाई समेत कानुन बमोजिमको सूचना दिई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तसर्थ आफ्नो व्यावसायिक छ्याती, सामाजिक प्रतिष्ठा तथा बैंकको उल्लेखित काम कारवाहीबाट तपाईं उपर पर्न सक्ने अन्य असर र त्यसबाट उत्पन्न हुन सक्ने परिणाम समेतलाई ध्यानमा राखी उल्लेखित समयावधि भित्र सम्पूर्ण कर्जा चुक्ता फरख्यौट गर्नु हुने अपेक्षा गरिएको छ ।

तपसिल	
शाखा कार्यालय बनेपा, काभ्रे	
ऋणीको नाम ठेगाना	धितो सुरक्षणको विवरण
१. ऋणी: दिनेश परियार ना.प्र.नं. : २८-०१-७४-०३५२९ जारी मिति: २०७४/०६/११, ललितपुर ठेगाना : बागमती-०६, ललितपुर बाबु : चन्द्र बहादुर परियार बाजे : गणेश बहादुर परियार <i>कर्जाको किसिम : व्यक्तिगत हायर पचेज कर्जा</i>	सिन्धु विकास बैंक लि.को नाममा यातायात व्यवस्था विभाग, बागमतीमा दर्ता भई ऋणी दिनेश परियार कायम रहेको सवारी साधन १ थान दर्ता नं. : Bagmati Pradesh 03 001-Cha-2523 इन्जिन नं. : TBK1J78097 च्यासिस नं. : MA1ZN2TBKK1J72103 सवारीको किसिम : Mahindra Bolero
व्यक्तिगत जमानी दिनुहुने व्यक्तिहरु :	
क) नाम : सावित्री परियार ना.प्र.नं. : २८-०१-७६-०४१०१ जारी मिति : २०७६/०८/२४, ललितपुर ठेगाना : बागमती-०६, ललितपुर पति: चन्द्र बहादुर परियार, ससुरा: गणेश बहादुर परियार	ख) नाम : दिलिप परियार ना.प्र.नं. : २८-०१-७९-०३१५१, जारी मिति : २०७९/०५/२०, ललितपुर ठेगाना : बागमती-०६, ललितपुर बाबु: चन्द्र बहादुर परियार, बाजे: गणेश बहादुर परियार
शाखा कार्यालय मेलम्ची, सिन्धुपाल्चोक	
ऋणीको नाम ठेगाना	धितोको विवरण
१. ऋणी: रेशम बहादुर तामाङ ना.प्र.नं. : ८४५४०, सि.पा. जारी मिति २०५४/०३/१५ सि.पा. ठेगाना: बाँसवारी गा.वि.स.-९, हाल मेलम्ची-१२, सि.पा. बाबु : राम बहादुर तामाङ बाजे : चन्द्र बहादुर तामाङ <i>कर्जाको किसिम : व्यक्तिगत आबाधिक कर्जा</i>	चन्द्र बहादुर तामाङको नाति, राम बहादुर तामाङको छोरा, सि.पा. जिल्ला, बाँसवारी गा.वि.स., वडा नं. ९ बस्ने श्री रेशम बहादुर तामाङ को नाममा भूमी प्रशासन कार्यालय सि.पा.मा दर्ता कायम रहेको सि.पा. जिल्ला बाँसवारी गा.वि.स., वडा नं. २ (हाल: मेल्म्ची न.पा.-१२, सि.पा.) स्थित किता नं. १४०८ को क्षेत्रफल ०-४-०-० (रो.आ.पै.दा.) र बाँसवारी गा.वि.स., वडा नं. ३ (हाल: मेलम्ची न.पा.-१२, सि.पा.) स्थित किता नं. ७४९ को क्षेत्रफल १-६-२-२० (रो.आ.पै.दा.) भएको जग्गा र उक्त जग्गाले चर्चेको सम्पूर्ण लिगलगापातहरु समेत.....।
व्यक्तिगत जमानी दिनुहुने व्यक्ति :	
क) नाम : मन्दिरा तामाङ ना.प्र.नं. २४-७७-७४-५४५, सि.पा., जारी मिति २०७४/०४/२२ सि.पा, ठेगाना: मेलम्ची-१२, सि.पा. बाबु : भक्त बहादुर तामाङ, बाजे : राम बहादुर तामाङ	
शाखा कार्यालय लामोसोँघु, सिन्धुपाल्चोक	
ऋणीको नाम ठेगाना	धिताको विवरण
१. ऋणी: त्रिपुरा घ्याउ फार्म स्थायी लेखा नं. : १३६१५२२५५ दर्ता नं. : २०७९/८०१००२६ ठेगाना : त्रिपुरासुन्दरी-०२, चोकती सिन्धुपाल्चोक प्रोप्राईटर : सुवास राजत <i>कर्जाको किसिम : साना तथा मझौला व्यवसाय कर्जा</i>	हर्ष बहादुर राजतको नाति, लिला बहादुर राजतको छोरा, सिन्धुपाल्चोक जिल्ला चोकटी-०३, बस्ने बलराम राजत को नाममा मालपोत कार्यालय चोतरामा दर्ता कायम रहेको सिन्धुपाल्चोक जिल्ला, चोकटी गा.वि.स, वडा नं. २ स्थित किता २४५ र २४६ को क्षेत्रफल ०-१३-२-३ र ०-१-१-०-३ (रो.आ.पै.दा.) भएको जग्गा र उक्त जग्गाले चर्चेको सम्पूर्ण लिगलगापातहरु समेत.....।
व्यक्तिगत जमानी दिनुहुने व्यक्तिहरु :	
क) नाम : सुवास राजत ना.प्र.नं. २४-०१-६९-०३०९८, सिन्धुपाल्चोक जारी मिति : २०६९/०७/१९, सिन्धुपाल्चोक ठेगाना : चोकती-०३, सिन्धुपाल्चोक बाबु : बलराम राजत, बाजे : लिला बहादुर राजत	ख) नाम : कविता राजत ना.प्र.नं. ११६६७४, सिन्धुपाल्चोक जारी मिति : २०६०/०९/२२, सिन्धुपाल्चोक ठेगाना : चोकटी-०३, सिन्धुपाल्चोक पति : बलराम राजत, ससुरा : लिला बहादुर राजत
ग) नाम : साजन राजत ना.प्र.नं. २४-०१-७२-२६०८, सिन्धुपाल्चोक जारी मिति : २०७२/०४/२०, सिन्धुपाल्चोक ठेगाना : त्रिपुरासुन्दरी-०२, सिन्धुपाल्चोक बाबु : बलराम राजत, बाजे : लिला बहादुर राजत	घ) नाम : बलराम राजत ना.प्र.नं. २७/४१५४, सिन्धुपाल्चोक जारी मिति : २०४६/०२/२८, सिन्धुपाल्चोक ठेगाना : चोकटी-०३, सिन्धुपाल्चोक बाबु : लिला बहादुर राजत, बाजे : हर्ष बहादुर राजत
ङ) नाम : राजकुमार राजत ना.प्र.नं. १२०२४८, सिन्धुपाल्चोक, जारी मिति: २०६०/०८/०९, सिन्धुपाल्चोक ठेगाना: चोकटी-०७, सिन्धुपाल्चोक बाबु : अम्बर बहादुर राजत, बाजे : छत्र बहादुर राजत	



Sindhuhikash Bank Ltd.
सिन्धु विकास बैंक लि.
(नेपाल राष्ट्र बैंकबाट "ब" वर्गको इजाजतपत्र प्राप्त संस्था)

प्रधान कार्यालय : बाह्रबिसे, सिन्धुपाल्चोक
कपोरेट कार्यालय : बनेपा, काभ्रेपलाञ्चोक
फोन: ०११-६६२३७०/४१, टोल फ्रि नं.१६६०११२२१०

Website : www.sindhubank.com.np**सधैं तपाईं सँग****E-Mail :** info@sindhubank.com.np

नविल बैंक लिमिटेड, जरडखु शाखा, काठमाडौँको तपसिलमा उल्लेखित ऋणीलाई कर्जा चुक्ता भुक्तान गर्न आउने बारेको ३५ दिने सार्वजनिक सूचना

(प्रकाशित मिति: २०८३/०६/०६)

यस बैंकबाट ऋण लिएका तपसिल बमोजिमका ऋणीले ऋण लिदाँ गरिदिएको लिखत र ऋण स्वीकृतिपत्रको शर्तमा तोकिए अनुसार बुझाउनु पर्ने साँवा, ब्याज समेतको बैंकको सम्पूर्ण लेना रकम नबुझाई ऋण लिदाँ गरेको शर्त कबुलियतको उल्लङ्घन गरेको र बैंकबाट मौखिक एवम् लिखित रुपमा पटक पटक तरताकेतागर्दा समेत सोको कुनै वास्ता नगरी चासो नदेखाई ऋण दायित्व फछ्छौट गर्न तर्फ कुनै तदारुकता नदेखाएको हुनाले सो ऋण कर्जा चुक्ताभुक्तानगर्ने सम्बन्धी यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

अतः यस बैंकमा सम्पर्क गरी यो सूचना प्रकाशित भएको मितिले **३५ (पैंतस)** दिनभित्र बैंकलाई बुझाउन बाँकी रहेको सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य दैदस्तुर चुक्ताभुक्तान गरी बैंकको कर्जा फरफारक फछ्छौट गर्न गराउनका लागि सम्बन्धित ऋणी तथा अन्य जमानतकर्ता एवं सम्बद्ध सबैलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ । सो म्याद भित्र बक्यौता रहेको सम्पूर्ण रकम चुक्ताभुक्तान नगरेमा ऋणकर्जा रकम ऋणी तथा जमानतकर्ता व्यक्ति तथा निजको हकको अन्य चलअचल सम्पत्ति समेतबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानून बमोजिम लिलामाविक्री गरी वा अन्य कुनै व्यवस्था गरी बैंकको लेना रकम असुलउपर गरिलिनुका साथै कर्जा असुलीको लागि ऋण असुली न्यायधिकरण एवं अन्य सक्षम न्यायिक निकायमा दावी उजुरी गरिने तथा ऋणी र जमानतकर्ताहरूलाई समेत कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश गर्ने प्रक्रिया अंघ बढाइने व्यहोरा समेत ऋणी तथा जमानतकर्ताहरु लगायत सम्बद्ध सबैलाई यसै सूचनाबाट जानकारी गराईन्छ । जमानतकर्ताहरूले माथि उल्लेखित समयअवधीभित्र आफूले जमानत लेखिदिएको कर्जा एवं सोको ब्याज दैदस्तुर चुक्ताभुक्तान गर्नका लागि समेत यसै सूचनाद्वारा सूचित गराईन्छ, अन्यथा माथि उल्लेख गरिए बमोजिम आवश्यक व्यवस्था गरी बैंकले आफ्नो लेना असुलउपर गर्नुका साथै कर्जा सूचना केन्द्रको **कालो सूची**मा समावेश गर्ने प्रक्रिया अंघ बढाईने व्यहोरा जमानतकर्ताहरूलाई समेत जानकारी गराईन्छ ।

तपसिल
ऋणीको नाम र ठेगानाको विवरण
कृष्ण प्रसाद धिमिरेकी ब्वाही, बिदुर धिमिरेकी पत्नी, काठमाडौँ जिल्ला जीतपुर फेदी गा.वि.स.वडा नं.५ स्थायी ठेगाना भई बस्ने, ना.प्र.नं.२७०३०/११६९५१ नागरिकता प्रदान गर्ने कार्यालय जि.प्र.का. काठमाडौँ जारी मिति: वि.सं. २०७०/०३/२५), भएकी मुना धिमिर ।
व्यक्तिगत जमानतकर्ताको विवरण
शानो दुर्गा प्रसाद धिमिरेको नाति, कृष्ण प्रसाद धिमिरेको छोरा, काठमाडौँ जिल्ला तारकेश्वर न.पा. वडा नं.३ स्थायी ठेगाना भई बस्ने, ना.प्र.नं.२७३०३४/१६९९ नागरिकता प्रदान गर्ने कार्यालय जि.प्र.का. काठमाडौँ जारी मिति: वि.सं. २०६३/१०/१७), भएकी बिदुर धिमिर ।

NABIL BANK[®]
प्रधान कार्यालय, दरबारमार्ग, काठमाडौँ फोन नं. ०१-४९७२४४२, ९८०५६७३४७४

धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने सम्बन्धी सानिमा बैंक लिमिटेड. भैरहवा शाखाको ७ दिने सार्वजनिक सूचना ।।

(प्रकाशित मिति : २०८३/०६/०६ गते)

यस बैंकबाट ऋणकर्जा लिएका तपसिलमा उल्लिखित ऋणीले ऋणकर्जा लिदाँ बैंकलाई गरिदिएको कर्जा लिखतहरु तथा कर्जा स्वीकृति पत्रको शर्तमा तोकिए बमोजिम बुझाउनु पर्ने साँवा, ब्याज आदि समेत बैंकको सम्पूर्ण लेना रकम नबुझाई ऋणकर्जा लिदाँ गरेको शर्त कबुलियतको उल्लङ्घन गरेको र बैंकबाट मौखिक एवम् लिखित रुपमा पटक पटक तरताकेता गर्दा समेत सोको कुनै वास्ता नगरी चासो नदेखाई ऋणकर्जा दायित्व फछ्छौट गर्न तर्फ कुनै तदारुकता नदेखाएकोले **मिति २०८१ साल कार्तिक महिना २५ गतेको "अन्यपूर्ण पोस्ट" राष्ट्रिय दैनिकमा** सम्पूर्ण कर्जा चुक्ता भुक्तान गर्ने बारे **३५ दिने सार्वजनिक सूचना** प्रकाशित गर्दा समेत कर्जा चुक्ता भुक्तान गर्ने तर्फ ऋणीले कुनै चासो नदेखाएकोले **मिति २०८२ साल भदौ महिना ५ गतेको "आर्थिक अभियान" राष्ट्रिय दैनिकमा** धितो लिलाम बिक्री गर्ने सम्बन्धी **२१ दिने सार्वजनिक सूचना**, **मिति २०८२ साल असोज महिना २९ गतेको "नेपाल समाचारपत्र" राष्ट्रिय दैनिकमा** धितो लिलाम बिक्री गर्ने सम्बन्धी **१५ दिने सार्वजनिक सूचना**, **मिति २०८२ साल माघ महिना ९ गतेको "राजधानी" राष्ट्रिय दैनिकमा** धितो लिलाम बिक्री गर्ने सम्बन्धी **७ दिने सार्वजनिक सूचना** तथा **मिति २०८३ साल मङ्सिर २६ गतेको "नेपाल समाचारपत्र" राष्ट्रिय दैनिकमा** धितो लिलाम बिक्री गर्ने सम्बन्धी **७ दिने सार्वजनिक सूचना** प्रकाशित गर्दा समेत कसैको पनि बोलकबोल नपरेको साथै उल्लिखीत सूचनाको समयसिमा भित्र समेत ऋणीले कर्जा चुक्ता भुक्तान नगरेको हुँदा धितो सुरक्षणमा रहेको तपसिलमा उल्लिखीत सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी धितो लिलाम बिक्री गरिने भएको हुँदा ईच्छुक महानुभावहरुको जानकारीको लागि यो गोप्य शिलबन्दी बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ ।

तपसिलमा उल्लिखित धितोमा रहेको सम्पत्ति खरिद गर्न चाहानु हुने ईच्छुक महानुभावहरूले तल उल्लिखीत शर्त बन्देजहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाण्डौमा वा यस बैंकको कुनै पनि शाखा कार्यालयमा पेश गर्नुहुन आह्वान गरिन्छ । साथै, धितो सुरक्षणमा रहेको सम्पत्ति लिलाम बिक्री नभएमा प्रचलित कानून तथा बैंकको नियमानुसार सो सम्पत्तिको स्वामित्व बैंक आफैले सकार गरी लिन सक्नेछ । धितो लिलाम बिक्री गर्दा वा बैंकले आफै सकार गरेर लिँदा साविकमा बैंकबाट भएको मूल्यांकन भन्दा कम मूल्यमा लिलाम बिक्री भयो वा भयो/हामो सम्पत्तिको उचित मूल्य प्राप्त नभई कम मूल्यमा लिलाम बिक्री भयो वा बैंक आफैले सकार गरी लिएको बढर गरीपौँछ भनि कहौं कतै उजुर बाजुर गर्न पाउनु हुने छैन । साथै धितोबाट सम्पूर्ण कर्जा रकम असुल उपर नभएको खण्डमा प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकको निति नियमको अधिनमा रही बाँकी बक्यौता ऋणी तथा जमानतकर्ताहरूबाट असुल उपर गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

यसै सूचनालाई आधार मानी सम्बन्धित ऋणी तथा जमानतकर्ता तथा सम्बद्ध व्यक्ति समेतले सम्पत्ति लिलाम हुने दिन भन्दा अगावै बैंकमा उपस्थित भई आफूले बुझाउनु पर्ने सम्पूर्ण बाँकी बक्यौता चुक्ता भुक्तान गरी कर्जा राफसाव गरेमा लिलामी कार्य रोकन सकिने व्यहोरा समेत जानकारी गराईन्छ ।

तपसिल:
ऋणीको नाम र ठेगाना :
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाण्डौमा दर्ता नं. २०१११२/०७५/०७६ कायम भई मिति २०७५/०६/२६ मा दर्ता भएको रुपन्देही जिल्ला, बैकुण्ठपुर, रोहिणी गा.पा. वडा नं. ०३ स्थित आनन्द दाना उद्योग प्रा.लि. ।
व्यक्तिगत जमानतकर्ताहरूको नाम, थर र ठेगाना :
१. केशव राज पन्थीको नाती, गुणानिधी पन्थीको छोरा, रुपन्देही जिल्ला, मधवलिया गा.वि.स./उ.म.न.पा. वडा नं. ०३ बस्ने आनन्द पन्थी ।
२. भवदत्त सापकोटाको नाती, विष्णु प्रसाद सापकोटाको छोरा, रुपन्देही जिल्ला, लुम्बिनी सांस्कृतिक न.पा. वडा नं. ११ बस्ने बिजय सापकोटा ।
३. शंकर मल्लाहको नाती, अर्जुन मल्लाहको छोरा, रुपन्देही जिल्ला, धकधई गा.वि.स. वडा नं. ०३ बस्ने तगेश्वर मल्लाह ।
४. शंकर मल्लाहको नाती, अर्जुन मल्लाहको छोरा, रुपन्देही जिल्ला, धकधई गा.वि.स. वडा नं. ०३ बस्ने अगिमन्जु मल्लाह ।
धितो सुरक्षणको विवरण :
आनन्द दाना उद्योग प्रा.लि. को नाममा मालपोत कार्यालय रुपन्देहीमा दर्ता श्रेस्ता कायम रहेको रुपन्देही जिल्ला, धकधई गा.वि.स./न.पा. वडा नं. ३ (नक्सा सि.नं. ३ग) को किता नं. ७७६, ७७३ र ४१७ को क्षेत्रफल क्रमशः ०-३-१६.५, ०-१-४ र ०-३-७५ (कि.घु.) रहेको जग्गा, सो जग्गाको परिसरमा निर्मित सम्पूर्ण घर, भवन, टहरा तथा सोमा जडान भएका सम्पूर्ण प्लान्ट, मेशीनरी, उपकरण, फर्निचर साथै सम्पूर्ण चल अचल सम्पत्ति र सोको लिगलगापात समेत ।

लिलाम बिक्री सम्बन्धी अन्य शर्त तथा बन्देजहरु :

- बोलपत्र आवेदन फारम यस बैंकको कार्यालय नक्साल काठमाण्डौ वा शाखा कार्यालयबाट रू. ५००/- बुझाई (पछि फिर्ता नहुने) प्राप्त गर्न सकिनेछ ।
- इच्छुक बोलपत्रदाताले सूचनामा उल्लिखीत चल/अचल सम्पत्ति मध्ये आफ्नो इच्छा अनुसार कुनै एक वा केही वा सबै सम्पत्तिको लागि बोलपत्र पेश गर्न सक्नु हुनेछ ।
- बोलपत्र फारममा आफूले बोलकबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नु पर्नेछ ।
- बोलपत्रसाथ आफूले कबोल गरेको रकमको कसरीमा **५० (दश)** प्रतिशत रकम यस बैंकको खाता नं. ००१०१३५१५००००१ मा जम्मा गरेको सकल भौवर